



साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था)
केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, नेपाल।



प.सं : २०८२/८३

च.नं. ४२२०

मिति : २०८३/०३/३२

श्री साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

शाखा कार्यालय बिर्तामोड/इटहरी/लहान/बर्दिबास/काठमाडौं/हेटौंडा/
गजुरी/पोखरा/बुटवल/नेपालगञ्ज/अत्तरिया/वीरेन्द्रनगर।

विषय : ब्याजदर सम्बन्धमा।

महाशय,

यस वित्तीय संस्थाको आर्थिक निर्देशन समितिको मिति २०८३/३/२९ को निर्णय अनुसार वित्तीय संस्थाबाट ग्राहक संस्थाहरुलाई मिति २०८३/४/१ देखि २०८३ असोज मसान्तसम्म प्रवाह हुने कर्जामा लिने ब्याजदर तथा बचत/निक्षेपमा दिइने ब्याजदर देहाय बमोजिम कायम गरिएको हुँदा सोही अनुरूप कार्यान्वयन गर्नु/गराउनुहुन अनुरोध छ।

तपसिल

१. कर्जामा लिने ब्याजदर :

(क) साधारण थोक कर्जा तर्फ :

क्र. सं.	२०८३ साउन/भदौ/असोज मसान्त सम्म कर्जामा लागु हुने ब्याजदर	परिवर्तनीय ब्याजदर (आधारदर+प्रिमियम)			स्थिर ब्याजदर
		आधार दर	न्यूनतम प्रिमियम	ब्याजदर	
१.	लघुवित्त प्रवर्द्धन/कारोबार कर्जा/साधारण लघुकर्जा, (लघुवित्त थोक कर्जा/अन्य थोक कर्जा)	३.५०%	२.८१%	६.३१%	७.३०%
२.	लघुवित्त स्थायित्व कर्जा	३.५०%	१.८६%	५.३६%	७.३०%

(ख) निर्दिष्ट कर्जा तर्फ :

क्र. सं.	कर्जाको प्रकार/कारोबारको प्रकार	वार्षिक निर्दिष्ट (स्थिर) ब्याजदर
१	सहूलियतपूर्ण (वागमती प्रदेश) कर्जा	१.५०%
२	बीजकोष कर्जा	२%
३	कृषि तथा पशुपन्छीपालन व्यवसाय कर्जा	४%
४	स्वावलम्बन कर्जा	६%
५	ग्रामीण उद्यम कर्जा	मिति २०८२/०९/१७ भन्दा पहिले स्वीकृत भएको कर्जाको हकमा ६.२०%
		मिति २०८२/०९/१७ देखि स्वीकृत भएको/हुने कर्जा रकम रु. ७४,८३,२५,११०/२३ नपुग्दासम्म ४.८६%

२. बचत/निक्षेपमा दिने ब्याजदर :

क्र.सं.	बचतको प्रकार	वार्षिक ब्याजदर (%)
१.	तरलता बचत	३.६५%
२.	संस्थागत बचत	३.६५%

नोट : १. २०८२ चैत्रदेखि २०८३ जेठसम्म (पछिल्लो ३ महिना) को औषत आधार दर ३.५०% रहेको छ।

२. यस कार्यालयको मिति २०८२/१२/३० को पत्रमा उल्लेख भएको परिवर्तनीय ब्याजदरको आधारदर ३.५३% कायम रहेकोमा २०८३ श्रावण १ गते देखि २०८३ असोज मसान्तसम्मका लागि ३.५०% कायम गरिएको छ। यसैगरी कर्जाको स्थिर ब्याजदर २०८३ श्रावण १ देखि २०८३ असोज मसान्तसम्मका लागि ७.३% नै कायम गरिएको छ भने कर्जाको प्रिमियमदर यथावत नै कायम रहेको छ।

३. २०८२ श्रावण १ गतेदेखि पछि प्रवाह भएको कर्जाको परिवर्तनीय ब्याजदर समेत यसै बमोजिम हुनेछ।


४. माथि (ख) मा उल्लिखित निर्दिष्ट कर्जाका लागि नेपाल सरकार, प्रदेश सरकारहरु तथा यस्तै विशेष स्रोतबाट प्राप्त हुने कर्जा परिचालन हुने भएकोले उपर्युक्त निर्दिष्ट ब्याजदर कायम भई आएको छ।

५. अन्य व्यवस्था तथा शर्तहरु नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरुलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ।

बोधार्थ :

श्री नायब प्रमुख कार्यकारी अधिकृतज्यूहरु,
श्री सबै विभागहरु,
श्री आन्तरिक लेखा परीक्षण तथा अनुपालना,
श्री सूचना प्रविधि।

भवदीय,


(वासु अधिकारी)
प्रमुख कार्यकारी अधिकृत